

कर्मचारीहरूको कर कट्टी

कर कट्टी भनेको तपाईंको आयकर भुक्तान गर्न तलबी चेकबाट निकालिएको रकम हो। तपाईंले आफ्नो करहरू दायर गर्दा तपाईंले तिर्न बाँकी संघीय आयकरलाई समेट्नको लागि संघीय कानूनले तपाईंलाई आफ्नो भुक्तानीबाट पर्याप्त कर कट्टी गर्न आवश्यक गराउँछ।

तपाईंसँग पर्याप्त कट्टी रकम छैन भने तपाईंले आफ्नो फिर्ती कर दायर गर्दा बढी भुक्तान गर्नुपर्नेछ। तपाईंले अति बढी निकाल्नुभएको छ भने तपाईंले फिर्ती रकम प्राप्त गर्नुहुनेछ।

कति कर कट्टी गर्ने भन्ने कुरा कसले निर्णय गर्छ?

तपाईंको भुक्तानीबाट कति कर कट्टी गर्ने भन्ने कुरा आफ्नो रोजगारदातालाई भन्न तपाईंले W-4 फाराम भर्नुपर्नेछ। तपाईंको रोजगारदाताले तपाईंको W-4 राख्नुपर्छ। तपाईंले कट्टी रकम परिवर्तन गर्न चाहनुहुन्छ भने तपाईंले नयाँ W-4 भर्नुपर्छ। तपाईंले आफ्नो रोजगारदाताबाट W-4 प्राप्त गर्न सक्नुहुन्छ।

मसँग पर्याप्त कट्टी रकम छैन भने के हुन्छ?

तपाईंको कट्टी रकमले तपाईंले तिर्न बाँकी करलाई समेट्दैन भने तपाईंले आफ्नो W-4 मा दावी गरेका “कट्टी भत्ताहरू” को सङ्ख्यालाई कम गर्नुपर्छ। यो कसरी गर्ने भनेर आफ्नो रोजगारदातालाई सोध्नुहोस्।

तपाईंले धेरै वर्षसम्म प्रत्येक वर्ष करहरू दायर गर्दा रकम तिर्न बाँकी हुन्छ भने IRS ले तपाईंलाई **कट्टी अनुपालन समस्या** भएको सोच्न सक्छ। कट्टी अनुपालन भनेको तपाईंले आफ्नो भुक्तानीको पर्याप्त कर निकाल्नुभएको छ भन्ने हुन्छ।

IRS ले तपाईंलाई कट्टी अनुपालन समस्या भएको कुरा विश्वास गर्छ भने तिनीहरूले तपाईंको रोजगारदातालाई बन्द पत्र पठाउनेछन्। बन्द पत्रले तपाईंको रोजगारदातालाई तपाईंको तलबी चेकबाट **अधिकतम (उच्चतम) स्वीकार्य** रकम कट्टी गर्न भन्छ।

तपाईंले आफ्नो रोजगारदातालाई उच्चतम रकम कट्टी गर्न IRS बाट जारी राख्न तपाईंले आफ्नो W-4 मा दावी गरेका कट्टी भत्ताहरूको सङ्ख्यालाई कम गर्नुपर्छ। यसले तपाईंको भुक्तानीबाट निकालिने कर रकमलाई बढाउनेछ। तपाईंले आफ्नो अर्को कर फिर्तीलाई दायर गर्दा आफूले तिर्नुपर्ने करलाई समेट्न आफूले पर्याप्त कर रकम निकाल्नुभएको छ भनी IRS लाई विश्वास दिलाउनु पनि पर्छ।

पर्याप्त कर कट्टी नभएमा कुनै जरिवानाहरू हुन्छन्?

एकदमै कम कर कट्टी हुनुका तीन मुख्य जरिवानाहरू छन्:

1. तपाईंसँग आफूले तिर्न बाँकी कर भुक्तान गर्न पर्याप्त कट्टी रकम नहुँदा IRS ले **अनुमानित कर जरिवानाको कम भुक्तानी** लगाउन सक्छ। जरिवाना IRS कम्प्युटरबाट तपाईंको कर बिलमा थपिन्छ।
2. तपाईंले आफ्नो W-4 फाराममा गलत जानकारी राखेको फेला पारेमा IRS ले तपाईंलाई **\$500 सार्वजनिक जरिवाना** लगाउन सक्छ। IRS ले तपाईंले फाराममा गलत जानकारी राख्नुको कुनै राम्रो कारण नभएको कुरा फेला पार्नुपर्छ।
3. तपाईंले आफ्नो W-4 फाराममा गलत जानकारी राखेको फेला पारेमा IRS ले तपाईंलाई **\$1,000 सार्वजनिक जरिवाना** लगाउन सक्छ।

यी जरिवानाहरूलाई हटाउन, तपाईंले आफ्नो जीवनमा हुने महत्त्वपूर्ण परिवर्तनहरू हुँदा W-4 फारामलाई अद्यावधिक गर्नुहोस्। (उदाहरणको लागि, तपाईंले सम्बन्ध विच्छेद गर्नुभयो वा तपाईंको कर आश्रित रहेका बालबालिकाहरूको सङ्ख्या घट्दै जान्छ भने।) साथै, तपाईंको कर फिर्ताले तपाईंले \$1,000 भन्दा बढी रकम तिर्न बाँकी रहेको देखाउँछ भने तपाईंको W-4 फारामलाई अद्यावधिक गर्नुहोस्।

मैले थप जानकारी कहाँ प्राप्त गर्न सक्छु?

IRS प्रकाशन 505, *कर कट्टी र अनुमानित कर*, [irs.gov](https://www.irs.gov)मा अनलाइन पोष्ट गरिएको छ। तपाईंले अनलाइन taxpayeradvocate.irs.gov र vtlawhelp.orgमा पनि जानकारी फेला पार्न सक्नुहुन्छ।

तपाईंलाई IRS ऋणबाट मद्दत आवश्यक परेको खण्डमा भर्मन्ट लिगल एड (Vermont Legal Aid) लाई 1.800.889.2047 सम्पर्क गर्नुहोस् वा vtlawhelp.org मा जानुहोस्।

तपाईंलाई आपतकालीन विपत्ति प्यो भने IRS करदाता मध्यस्थ सेवालाई 1.877.777.4778 मा फोन गर्नुहोस्।